


६ महिना देखि ५ वर्षका बालबालिकाको लागि सन्तुलित खानाको साथै गाइमैसीको दुधको दैनिक आवश्यकता

६ – १२ महिना उमेर




स्तनपान साथै थप एक गिलास



स्तनपान नगराएकाको लागि तीन गिलास


आधा लिटर




=



१२ – २४ महिना उमेर




तीन गिलास



आधा लिटर



२४ महिना – ५ वर्ष उमेर



बालबालिकाको चौतर्फी विकासको लागि सन्तुलित खानाको साथै गाईमैसीको दुधको महत्व



खेलकुदमा सफलता



सिक्न/जान्न उत्सुक



मजबूत दाँत तथा हड्डी



अध्ययनमा एकाग्रता

महत्वः

- गाईमैसीको दुध, प्रोटिन, क्याल्सियम, भिटामिन वि, भिटामिन ए को राम्रो स्रोत हो ।
- दुध खुवाएको बालबालिकाको दाँत तथा हड्डी मजबूत हुन्छ ।
- दुध तथा पशुजन्य स्रोतले बालबालिकाको स्मरण शक्ति राम्रो हुन्छ जस्ते गर्दा पढाईमा, खेलकुदमा र कुनै कुरा पनि छिटो, सजिलै सिक्न र जान्न सक्दछन् ।
- साकाहारी परिवारमा स-साना बालिकाको लागि गाईमैसीको दुध नै प्रोटिन, क्याल्सियमको मुख्य स्रोत हो ।
- माघा मासु सजिलै उपलब्ध हुँदैनन् त्यसैले उच्च स्तरिय प्रोटिनको लागि दुध र दुधका परिकार महत्वपूर्ण हुन्छ ।
- गाईमैसीको दुध बालबालिकालाई सजिलै खुवाउदै आएको र खुवाउन सजिलो मुख्य आहारको रूपमा स्विकारीएको खाना हो । त्यसैले दुध, दही, मोही, चिज, पनिर, खुवा, लस्सी, आदि कुनै न कुनै प्रकारले खुवाउनु पर्छ ।



USAID
FROM THE AMERICAN PEOPLE



INTERNATIONAL
LIVESTOCK RESEARCH
INSTITUTE



UNIVERSITY of FLORIDA

दुध र दुधका परिकारको स्वच्छता



गोठ, पशु तथा थुन र थुनको वरिपरी
सफा गरी सफा भाडामा दुध दुहुने



दुधलाई सफा
कपडाले छान्ने



दुध राख्ने भाडा, साबून पानीले
सफा गरी घाममा सुकाउने



बालबालिकालाई उमालेको दुध खुवाउने



बालबालिकाको उमेर अनुसार
मात्रा मिलाउने



प्रोत्साहित गरी दुध खुवाउने

दुधका परिकारहरू



दुध रोटी (शिला)



गाजरको हलुवा




खुब्बा



फर्सांको खीर



सुजीको हलुवा



दही च्युरा



लस्सी



गीलो रोटी



USAID
FROM THE AMERICAN PEOPLE

HEIFER
INTERNATIONAL
NEPAL

Tufts
UNIVERSITY

ILRI
INTERNATIONAL
LIVESTOCK RESEARCH
INSTITUTE

CGIAR

UF IFAS
UNIVERSITY of FLORIDA